



प्रमुख सचिव

## प्रविधि हस्तान्तरण कार्यविधि, २०८१

**प्रस्तावना:** मन्त्रालय मातहतका कार्यालयहरूबाट स्थापित लघु, घरेलु तथा साना उद्योग सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुऱ्याउनुको साथै उद्यम व्यवसायलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्न प्रदान गरिने प्रविधिहरूलाई व्यवस्थित तथा पारदर्शी रूपले हस्तान्तरण गर्न,

प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ४६ ले दिएको अधिकार प्रयोग गरी बागमती प्रदेश सरकारले यो कार्यविधि बनाएको छ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस कार्यविधिको नाम "प्रविधि हस्तान्तरण कार्यविधि, २०८१" रहेको छ।

(२) यो कार्यविधि प्रदेश राजपत्रमा प्रकाशित भएको मितिबाट प्रारम्भ हुनेछ।

२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,-

(क) "उद्यमी" भन्नाले प्रदेश कानून बमोजिम उद्योग व्यवसाय दर्ता गरी सञ्चालन गरेका उद्यमीलाई सम्झनु पर्छ।

(ख) "कार्यालय" भन्नाले उद्योग तथा वाणिज्य हेर्ने कार्यालयलाई सम्झनु पर्छ।

(ग) "निर्देशक समिति" भन्नाले यस कार्यविधिको दफा १० बमोजिम गठित निर्देशक समितिलाई सम्झनु पर्छ।

(घ) "निर्देशनालय" भन्नाले मन्त्रालय मातहतका उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयलाई सम्झनु पर्छ।

(ङ) "प्रदेश" भन्नाले बागमती प्रदेशलाई सम्झनु पर्छ।

(च) "प्रविधि" भन्नाले उद्योग स्थापना, सञ्चालन, विस्तार तथा स्तरोन्नति गर्नका लागि उपयुक्त यन्त्र, मेसिन, औजार र उपकरणहरूलाई सम्झनु पर्छ।

(छ) "प्रविधि हस्तान्तरण" भन्नाले उद्यम व्यवसाय सञ्चालन, विस्तार तथा स्तरोन्नति गर्नको लागि आवश्यक पर्ने यन्त्र, उपकरण वा मेशिन उपलब्ध गराउने कार्य सम्झनु पर्दछ र सो शब्दले त्यस्तो मेशिन उपकरण खरिद गर्नको लागि लागत साझेदारीमा सहयोग गर्ने वा त्यस्तो उपकरण वा मेशिन सञ्चालन गर्न आवश्यक पर्ने विशेष प्रकारको सीप सिकाउने कार्यलाई समेत जनाउँछ।

(ज) "मन्त्रालय" भन्नाले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयलाई सम्झनु पर्छ।

प्रमुख सचिव



प्रमुख सचिव

(झ) "मूल्याङ्कन समिति" भन्नाले यस कार्यविधिको दफा ५ बमोजिम गठित मूल्याङ्कन समितिलाई सम्झनु पर्छ।

३. प्रविधि हस्तान्तरणमा आवेदन गर्न योग्य उद्यमी: प्रविधि हस्तान्तरणको लागि अनुसूची- १ बमोजिमको उद्यमीहरूले मात्र आवेदन गर्न सक्नेछन्।

४. प्रस्ताव आह्वान: (१) यस कार्यविधि बमोजिम प्रविधि हस्तान्तरणको लागि कार्यालयले प्रत्येक आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिभित्र इच्छुक उद्यमीबाट प्रविधिको लागि अनुदान माग गरी निवेदन पेस गर्न राष्ट्रियस्तरको पत्रिकामा कम्तीमा तीस दिनको सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेछ।

तर चालु आर्थिक वर्ष २०८१।०८२ को हकमा फाल्गुन मसान्तसम्म सूचना प्रकाशन गर्न बाधा पर्ने छैन।

(२) उपदफा (१) बमोजिम प्रकाशित सूचनालाई कार्यालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयको सूचना पाटीमा टाँस गर्ने व्यवस्था मिलाउनु पर्नेछ। साथै कार्यालयले त्यस्तो सूचना आफ्नो र मन्त्रालयको वेवसाइट, सामाजिक सञ्जाल र अन्य उपयुक्त माध्यमबाट समेत प्रचार प्रसार गर्न सक्नेछ।

(३) यस कार्यविधि बमोजिम प्रविधि अनुदान प्राप्त गर्न इच्छुक उद्यमीहरूले सूचनामा तोकिएको म्यादभित्र कार्यालयमा आफूलाई आवश्यक प्रविधिको विवरण सहित अनुसूची- २ बमोजिमको ढाँचामा निवेदन पेस गर्नु पर्नेछ।


(४) उपदफा (३) बमोजिमको निवेदनसाथ संलग्न गर्नु पर्ने आवश्यक कागजातहरू र तोकिएको दस्तुर सहित म्यादभित्र कार्यालयमा दर्ता नभएका निवेदनहरू उपर कार्यालयले कुनै कारवाही अघि बढाउने छैन।

५. प्रस्ताव मूल्याङ्कन समिति: (१) दफा ४ बमोजिम प्राप्त निवेदनको मूल्याङ्कन तथा छनोटको लागि कार्यालयमा देहाय बमोजिमको मूल्याङ्कन समिति रहनेछ:-

- |   |             |
|---|-------------|
| (क) कार्यालय प्रमुख वा निजले तोकेको वरिष्ठतम् अधिकृत कर्मचारी | -संयोजक     |
| (ख) अधिकृत प्रतिनिधि, प्रदेश लेखा नियन्त्रक/इकाई कार्यालय     | -सदस्य      |
| (ग) अधिकृत प्रतिनिधि, जिल्ला समन्वय समिति                     | -सदस्य      |
| (घ) कार्यालयको लेखा हेर्ने कर्मचारी                           | -सदस्य      |
| (ङ) कार्यालय प्रमुखले तोकेको कर्मचारी                         | -सदस्य सचिव |

(२) मूल्याङ्कन समितिको बैठक आवश्यकता अनुसार बस्नेछ।

प्रदेश सचिव



प्रमुख सचिव

(३) मूल्याङ्कन समितिको बैठकमा आवश्यकता अनुसार विज्ञलाई आमन्त्रण गर्न सकिनेछ।

(४) मूल्याङ्कन समितिले प्रस्तावहरू मूल्याङ्कन गर्दा उद्यमीले माग गरेको प्रविधि सम्बन्धित उद्योगको प्रकृति र उद्देश्यसँग सामञ्जस्य भए नभएको समेत यकिन गरी गर्नु पर्नेछ।

(५) प्रस्ताव मूल्याङ्कन गर्दा मूल्याङ्कन समितिले अनुसूची- ३ बमोजिम मूल्याङ्कन गर्नु पर्नेछ।

(६) मूल्याङ्कन समितिले प्रस्ताव मूल्याङ्कनको सिलसिलामा स्थलगत निरीक्षण गर्न आवश्यक ठानेमा कार्यालयले गराई प्रतिवेदन लिन सक्नेछ।

(७) कार्यालयले उपदफा (६) अनुसार स्थलगत निरीक्षण गर्दा झुट्टा विवरण पेस गरेको देखिएमा प्रस्ताव रद्द गरी प्रचलित कानून अनुसार कारवाहीको लागि सिफारिस गर्नु पर्नेछ।

(८) मूल्याङ्कन समितिले प्रस्ताव मूल्याङ्कन गरी बढीमा तीस दिनभित्र कार्यालयमा प्रतिवेदन पेस गर्नु पर्नेछ।

६. प्रविधि हस्तान्तरण सम्बन्धी बजेट निर्धारण: (१) प्रविधि हस्तान्तरणको लागि कार्यालयले चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट देहाय अनुसार हुने गरी विभाजन गर्नु पर्नेछ।

(क) महिला उद्यमीको लागि बीस प्रतिशत

(ख) अपाङ्ग/दलित/विपन्नको लागि दश प्रतिशत

(ग) अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षमा दर्ता भएका उद्योगको लागि पन्ध्र प्रतिशत


(घ) सबै उद्यमीको लागि पचास प्रतिशत

(ङ) अनुगमन तथा मूल्याङ्कनको लागि पाँच प्रतिशत

तर प्रदेश सरकारको स्वीकृत वार्षिक कार्यक्रमबाट प्रविधि हस्तान्तरणका लागि तोकिएको उद्योग क्षेत्र वा स्थान विशेषको हकमा समेत यसै कार्यविधि बमोजिमका प्रक्रियाहरू अपनाउनु पर्नेछ।

(२) उपदफा (१) को खण्ड (क), (ख) र (ग) बाट आवश्यक न्यूनतम प्रस्ताव छनोट नभएमा वा आवश्यक भन्दा कम प्रस्ताव प्राप्त भइ प्रविधि हस्तान्तरणको लागि छुट्याइएको बजेट खर्च नहुने भएमा त्यस्तो खर्च नभएको बजेट बाट समेत उपदफा (१) को खण्ड (घ) अन्तर्गतको सूचीमा बढी अङ्क प्राप्त गर्ने उद्यमीलाई क्रमशः प्रविधि हस्तान्तरण गर्ने गरी छनोट गर्नु पर्नेछ।

प्रदेश सचिव



प्रमुख सचिव

७. प्रविधि हस्तान्तरण प्रक्रिया: (१) मूल्याङ्कन समितिले सिफारिस गरे बमोजिम कार्यालयले प्रविधि खरिद गर्न लागत अनुमानको अधिकतम पचास प्रतिशत वा पाँच लाख रुपैयाँमध्ये जुन कम हुन आउँछ सोही बराबरको रकम उद्यमीलाई अनुदान उपलब्ध गराउने गरी स्वीकृत गर्न सकिनेछ।

(२) कार्यालयबाट गठन भएको खरिद इकाईले उद्यमीले माग गरेको प्रविधिको स्पेसिफिकेशनको आधारमा प्रविधि खरिदका लागि प्रचलित सार्वजनिक खरिद ऐन तथा नियम अनुसार न्यूनतम दररेट सहितको लागत अनुमान तयार गर्नु पर्नेछ। साथै, स्वदेशी प्रविधि र प्राविधिकको उपयोग गरी सामग्री उत्पादन गरेको सामग्रीको दररेट अन्यसँग समान हुन आएमा सोही स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेछ। तर यस उपदफामा उल्लेख भए बमोजिम कुनै प्रस्तावदाताले माग गरेको प्रविधि बजारमा उपलब्ध नभएको कारणले लागत अनुमान तयार गर्न नसकिने देखिएमा त्यस्तो प्रविधिका लागि खरिद प्रक्रिया अघि बढाइने छैन।

(३) उपदफा (२) बमोजिम निर्धारित लागत अनुमान बमोजिम प्रविधि खरिदका लागि सम्बन्धित उद्यमीलाई कार्यालयले पन्ध्र दिनभित्र सम्झौताको लागि आह्वान गर्नु पर्नेछ।

(४) उपदफा (३) बमोजिम सम्पर्क गर्ने उद्यमीसँग कार्यालयले अनुसूची-४ बमोजिम सम्झौता गर्नु पर्नेछ। सम्झौतामा प्रथम पक्षको तर्फबाट कार्यालय प्रमुख वा निजले तोकेको अधिकृत र दोस्रो पक्षको तर्फबाट उद्यमी स्वयंले दस्तखत गर्नु पर्नेछ।

(५) सम्झौता बमोजिम उद्यमीले सम्झौता भएको मितिले बढीमा साठी दिनभित्र प्रविधि खरिद गरी सक्कल बिल संलग्न गरी कार्यालयमा अनुदान रकम भुक्तानीका लागि निवेदन दिनु पर्नेछ।

(६) उपदफा (५) बमोजिम निवेदन प्राप्त भए पश्चात कार्यालयले स्थलगत अनुगमन गरी तोकिएको स्पेसिफिकेशन बमोजिम उद्यमीले खरिद गरे नगरेको सम्बन्धमा प्रतिवेदन तयार गर्नु पर्नेछ।

(७) उपदफा (६) बमोजिम स्थलगत अनुगमन गर्दा उद्यमीले कार्यालयबाट स्वीकृत प्रविधि खरिद गरी सोही प्रयोजनका लागि प्रयोग गरेको देखिएमा उपदफा (१) अनुसार हुन आउने रकम बढीमा तीस दिनभित्र सम्बन्धित उद्योगको बैङ्क खातामा जम्मा गरिदिनु पर्नेछ।

८. सर्त तथा कारवाही: (१) उद्यमीले यस कार्यविधि बमोजिम प्राप्त गरेको प्रविधिको उचित सदुपयोग नभएमा वा नगरेमा कार्यालयले त्यस्तो मेशिन जफत गर्ने वा सो मेशिन वापत प्रदान गरिएको रकम असुल उपर गर्नेछ र प्रचलित कानून बमोजिमको कारवाही गरिनेछ।

(२) दफा ७ बमोजिम प्रविधि प्राप्त गरेको मितिले पाँच वर्षसम्म अरुलाई हक हस्तान्तरण गर्न वा बिक्री वितरण गर्न पाइने छैन। उक्त अवधि भन्दा अगावै प्राप्त प्रविधि अरुलाई हक हस्तान्तरण वा बिक्री वितरण गरेमा उपलब्ध गराइएको प्रविधि वापतको रकम प्रचलित कानून

प्रदेश सचिव



*Handwritten signature*  
प्रमुख सचिव

बमोजिम सरकारी बाँकी सरह असुल उपर गरी त्यस्ता उद्यमीलाई यस कार्यक्रमबाट पुनःअनुदान उपलब्ध गराइने छैन।

(३) एक पटक प्रविधि हस्तान्तरण गरिएका उद्यमीलाई तीन वर्ष व्यतित नभई पुनः प्रविधि सम्बन्धी अनुदान कार्यक्रममा सहभागी गराइने छैन।

९. अनुगमन: (१) यस कार्यविधि अनुसार प्रदान गरिएको प्रविधि सदुपयोग भए नभएको बारेमा कार्यालयले समय समयमा अनुगमन गर्नेछ।

(२) उपदफा (१) बमोजिम अनुगमन गर्दा सदुपयोग नभएको देखिएमा यस कार्यविधि अनुसार कारवाही गरी सोको प्रतिवेदन मन्त्रालयमा पठाउनु पर्नेछ।

१०. निर्देशक समिति सम्बन्धी व्यवस्था: (१) कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालयमा देहाय बमोजिमको एक निर्देशक समिति रहनेछ:-

(क) उद्योग तथा वाणिज्य महाशाखा प्रमुख, मन्त्रालय -संयोजक

(ख) निर्देशक, निर्देशनालय -सदस्य

(ग) अधिकृत प्रतिनिधि, प्रशासन, योजना तथा अनुगमन महाशाखा, मन्त्रालय-सदस्य

(घ) अधिकृत प्रतिनिधि, आर्थिक मामिला तथा योजना मन्त्रालय -सदस्य

(ङ) मन्त्रालयले तोकेको अधिकृतस्तर कर्मचारी -सदस्य सचिव

(२) निर्देशक समितिको बैठक आवश्यकता अनुसार बस्नेछ।

(३) बैठकमा आवश्यकता अनुसार सम्बन्धित क्षेत्रको विज्ञलाई आमन्त्रण गर्न सकिनेछ।

११. निर्देशक समितिको काम, कर्तव्य र अधिकार: निर्देशक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) प्रविधि हस्तान्तरण कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने,

(ख) विभिन्न कार्यालयबाट गरिएको प्रविधि हस्तान्तरण कार्यको निरीक्षण, अनुगमन तथा मूल्याङ्कन गर्ने वा गर्न लगाउने,

(ग) निरीक्षण, अनुगमन गरी प्राप्त प्रतिवेदनका आधारमा आवश्यकता अनुसार सुझाव तथा निर्देशन दिने,

(घ) कार्यक्रम कार्यान्वयनको सिलसिलामा बाधा उत्पन्न भएमा बाधा फुकाउन मन्त्रालयमा सिफारिस गर्ने।

१२. खारेजी तथा बचाउ: (१) प्रविधि हस्तान्तरण सम्बन्धी कार्यविधि, २०७९ खारेज गरिएको छ।

*Handwritten signature*  
प्रदेश सचिव



*(Handwritten signature)*  
मुख्य सचिव

(२) प्रविधि हस्तान्तरण सम्बन्धी कार्यविधि, २०७९ बमोजिम भए गरेका कार्यहरु यसै कार्यविधि बमोजिम भए गरेको मानिनेछ।

(३) यो कार्यविधि अन्य प्रचलित कानूनसँग बाझिएको हकमा बाझिएको हदसम्म अमान्य हुनेछ।

१३. कार्यविधि संशोधन तथा परिमार्जन: यस कार्यविधिमा उल्लेख भएका विषयहरूमा सम्बन्धित मन्त्रालयले आवश्यक संशोधन/परिमार्जन गर्न सक्नेछ। तर, आर्थिक दायित्व पर्ने विषयमा आर्थिक मामिला तथा योजना मन्त्रालयको राय/सहमति लिनुपर्नेछ।

*(Handwritten signature)*  
प्रदेश सचिव



प्रमुख सचिव

अनुसूची- १  
(दफा ३ सँग सम्बन्धित)

क्र.सं.	क्षेत्र	विषय
१	घरेलु उद्योग	प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ को अनुसूची -२ अनुसारको उद्योग
२	कृषि, पशुपंक्षी तथा वन पैदावारमा आधारित उद्योग	कृषि, पशुपंक्षी तथा वन पैदावारमा आधारित उद्योग
३	हस्तकला तथा सजावटका सामान उत्पादन गर्ने उद्योग	थाङ्गा, मूर्तिकला, बेतवाँस, मिथिला पेन्टिङ्ग, बुड कार्भिङ्ग, स्टोन कार्भिङ्ग, छवाली कला, कपडामा जरी भर्ने र पेन्टिङ्ग गर्ने, माला, थैली, पर्स बनाउने, फोटो फ्रेम लेमिनेशन, पोते माला, सजावटका सामान उत्पादन गर्ने उद्योग
४	उत्पादनमूलक उद्योग	कच्चापदार्थ, सहायक कच्चापदार्थ वा अर्धप्रशोधित कच्चापदार्थको प्रयोग वा प्रशोधन गरी मालवस्तु उत्पादन गर्ने उद्योग
५	होजियरी तथा पोशाक	सिलाई कटाई, ढाका बुनाई, गार्मेन्ट्स, गलैँचा, राडी पाखी बुनाई, इम्ब्रोइडरी फेशन डिजाइन, बक्रम बनाउने, धागो बुन्ने उद्योग
६	खाद्य सामग्री प्रशोधन	सबै प्रकारको उद्योग

प्रवेश सचिव



*Handwritten signature*  
प्रमुख सचिव

अनुसूची- २  
(दफा ४ को उपदफा (३) सँग सम्बन्धित)  
निवेदनको ढाँचा

मिति:.....

श्रीमान् कार्यालय प्रमुखज्यू,  
उद्योग तथा वाणिज्य कार्यालय,..... ।

विषय : प्रविधि खरिदको लागि अनुदान उपलब्ध गराई पाउँ ।

महोदय,

मेरो/हाम्रो नाममा दर्ता भएको प्रा.फ./सा.फ./प्रा.लि. दर्ता नं. ....को उद्योग सञ्चालन, विस्तार तथा स्तरोन्नति गर्न प्रविधि आवश्यक भएकोले प्रविधि हस्तान्तरण अन्तर्गत निम्न बमोजिमका मेसिन/औजार/उपकरण खरिदका लागि अनुदान उपलब्ध गराइदिनुहुन निवेदन दस्तुर वापत रु. १००।- (अक्षरेपि एक सय रुपैया) राजश्व दाखिला गरेको बैंक भौचर/नगदी रसिद सहित यो निवेदन पेस गरेको छु/छौ ।

निवेदकको विवरण

१. उद्योगीको नाम, थर, लिङ्ग र ठेगाना :
२. उद्योगको नाम, ठेगाना :
३. उद्योग दर्ता नं. र दर्ता मिति :
४. उद्योगमा लगानी भएको पुँजी  
(क) स्थिर पुँजी: (ख)चालू पुँजी: (ग) जम्मा पुँजी:
५. उद्योगबाट उत्पादन हुने वस्तुको विवरण (वार्षिक) :
६. उत्पादन निर्यात गर्ने/नगर्ने :  
६.१. निर्यात गर्ने भए गतवर्ष गरेको निर्यातको विवरण :
७. उद्योगले प्रदान गरेको रोजगारी संख्या :
८. उद्योगमा प्रयोग हुने कच्चापदार्थ र श्रोत :
९. यसअघि कुनै सरकारी अनुदान प्राप्त गरे/नगरेको :  
९.१. गरेको भए अनुदान दिने निकाय, रकम र मिति :
१०. माग गरेको मेसिन/औजार/उपकरणको नाम र अनुमानित लागत:
११. उत्पादनमा हुने मूल्य अभिवृद्धिको प्रतिशत:

अनिवार्य रूपमा संलग्न गर्नुपर्ने कागजातहरू:

१. उद्योग दर्ता/नवीकरण प्रमाणपत्र
२. PAN दर्ता नं, र कर चुक्ता पत्र (गत आ.व. सम्मको)
३. अपाङ्ग, दलित वा विपन्न भए सोको प्रमाणपत्र
४. अनुभव तथा तालिमका प्रमाणपत्रहरू भएमा सो को प्रतिलिपीहरू ।

निवेदक

नाम:

दस्तखत:

मिति:

*Handwritten signature*  
प्रमुख सचिव



मुख्य सचिव

अनुसूची- ३  
(दफा ५ को उपदफा (५) सँग सम्बन्धित)


प्रस्ताव मूल्याङ्कनका आधारहरू

क्र.स.	मूल्याङ्कन आधार	प्रदान गरिने अंक
१	उद्योगको प्रकार	१५
१.१	सहकारी संस्थाबाट सञ्चालन भएको उद्योग भए	१५
१.२	सहकारी संस्थाबाट सञ्चालन भएको भन्दा बाहेकको उद्योग भए	१०
२	व्यापारघाटा न्यूनीकरण	१५
२.१	स्वदेशी बजारमा मात्र उत्पादन सिमित रहेको उद्योग भए	१०
२.२	निर्यात गर्ने उद्योग (Exim Code) लिई निर्यात गरिसकेको प्रमाण आवेदन साथ पेश गरेको) भए	१५
३	कच्चा पदार्थ	१०
३.१	पचास प्रतिशत सम्म स्थानीय कच्चा पदार्थ प्रयोग हुने उद्योग व्यवसायहरू (मूल्यको आधारमा कम्तीमा पचास प्रतिशत स्थानीय कच्चा पदार्थ हुनुपर्ने)	५
३.२	पचास प्रतिशत भन्दा माथि स्थानीय कच्चा पदार्थ प्रयोग हुने उद्योग व्यवसायहरू (मूल्यको आधारमा कम्तीमा पचास प्रतिशत भन्दा माथि स्थानीय कच्चा पदार्थ हुनुपर्ने)	१०
४	रोजगारी सिर्जना	१५
४.१	३ जनासम्म रोजगार भए	५
४.२	४ देखि १० जनासम्म रोजगार भए	१०
४.३	१० जनाभन्दा बढी रोजगार भए	१५
५	भौगोलिक क्षेत्र	१५
५.१	गाउँपालिकामा सञ्चालित उद्योग भए	१५
५.२	नगरपालिकामा सञ्चालित उद्योग भए	१०
५.३	महा/उपमहानगरपालिकामा सञ्चालित उद्योग भए	५
६	अनुदान प्राप्तको अवस्था (स्वघोषणा गर्नुपर्ने)	१०
६.१	यस अघि सरकारी निकायबाट अनुदान प्राप्त नगरेको उद्यमी भए	१०
६.२	यस अघि सरकारी निकायबाट अनुदान प्राप्त गरेको उद्यमी भए	५
७	सीपमूलक तालिम	१०
७.१	उद्योगको उद्देश्यसँग तादम्यता हुनेगरी सरकारी निकायबाट सीपमूलक तालिम लिएको उद्यमीद्वारा सञ्चालित उद्योग भए	१०
७.२	७.१ मा उल्लेख भएबाहेकका उद्योग भए	५
८	उद्योग स्थापना तथा सञ्चालनको अवधि	१०
८.१	स्थापना तथा सञ्चालन गरेको पाँच वर्ष सम्मको उद्योग भए	५
८.२	स्थापना तथा सञ्चालन गरेको पाँच वर्ष भन्दा बढी भएको उद्योग भए	१०
	कुल जम्मा	१००

नोटः

उल्लेखित मूल्याङ्कनका आधारमा मूल्याङ्कन गर्दा कम्तीमा ६० (साठी) अङ्क प्राप्त गर्ने उद्योग व्यवसायहरूलाई मात्र छनोट गरिने छ।

प्रदेश सचिव



*Handwritten signature*  
प्रमुख सचिव

अनुसूची- ४

(दफा ७ को उपदफा (४) सँग सम्बन्धित)

प्रविधि हस्तान्तरणको सम्झौता

लिखितम ..... जिल्ला .....महा/उपमहा/न.पा. / गा.पा. वडा नं.....बस्ने म श्री .....(उद्योग दर्ता नं....., दर्ता मिति.....) ले उद्योग तथा वाणिज्य कार्यालय, ..... बाट निम्न विवरणको मेसिन/औजार/उपकरण खरीदका लागि अधिकतम ५० प्रतिशत वा बढिमा पाँच लाख अनुदान प्राप्त गर्ने गरी छनोट भएकोले प्रविधि हस्तान्तरण सम्बन्धी कार्यविधि, २०८१ बमोजिम उक्त मेसिन/औजार/उपकरण खरिद गरी नियमानुसार भुक्तानीको लागि पेस गर्नेछु। मैले बुझेका मेसिन/औजार/उपकरणहरु आफ्नो उद्योग व्यवसायको प्रवर्द्धन र विस्तारमा प्रयोग गर्नेछु। प्रविधिको उचित सदुपयोग नभएमा वा नगरेमा सो मेसिन वापत प्रदान गरिएको रकम बराबर जरिवाना तिर्न मन्जुर छु। साथै उक्त मेसिन/औजार/उपकरण आजका मितिले पाँच वर्षसम्म कसैलाई पनि बिक्री वितरण वा हक हस्तान्तरण गर्ने वा भाडामा दिने छैन र अनुदान प्राप्त भएपश्चात आगामी तिन वर्षसम्म पुनः प्रविधि हस्तान्तरणको लागि आवेदन गर्नेछैन। यो सम्झौता विपरित गरेमा नियमानुसार प्राप्त अनुदान वापतको रकम फिर्ता समेतको कारबाही व्यहोर्न राजी छु भनी यो सम्झौता गरिदिएँ।

अनुदानबाट खरिद गर्ने मेसिन/औजार/उपकरणको विवरण

सि.नं.	मेसिन/औजार/उपकरणको नाम	परिमाण	प्रति ईकाई दर	जम्मा मूल्य	कार्यालयले व्यहोर्ने मूल्य	उद्यमीले व्यहोर्ने मूल्य	कैफियत

कार्यालयको तर्फबाट:

कर्मचारीको दस्तखत :

नाम, थर :

पद :

मिति:

छाप:

उद्योगको तर्फबाट:

उद्योगीको दस्तखत :

नाम, थर :

उद्योगको नाम:

मिति:

छाप:

साक्षी :

*Handwritten signature*  
प्रदेश सचिव